



प्रहरी प्रधान कार्यालय

(प्रबन्ध निर्देशनालय)

नक्साल काठमाण्डौ।

सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति २०७६/०२/२२ गते।

नेपाल प्रहरीलाई आवश्यक सवारी साधन (Bus 50 Seaters) खरिद गर्नु पर्ने भएकोले उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने कार्यविधि, २०७४, सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) को दफा ८ को उपदफा १ (क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) को नियम ३१ (ख) बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सोको आधिकारिक बिक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ्ग) विधिबाट खरिद गर्नुपर्ने भएकोले ईच्छुक इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताहरुले आ-आफ्नो फर्म दर्ता, भ्याद दर्ता, एजेन्सी दर्ता प्रमाणपत्र, Letter of Authorization र आ.व. २०७४/०७५ को आयकर चुक्ता प्रमाणपत्रको प्रमाणित (नोटरी पब्लिक) प्रतिलिपिहरु समावेश गरी सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) को नियम ३१ ख (१) अनुसार देहाय बमोजिमको सवारी साधनको उत्पादनको आधिकारिक स्पेशिफिकेसन, मूल्य र सुविधा सहितको गुणस्तर विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा सिलबन्दी प्रस्ताव दर्ता गर्नु हुन सम्बन्धित उत्पादक वा आधिकारिक बिक्रेताको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।

निम्न:-

सि.नं.	सवारी साधनको नाम	संक्षिप्त विवरण	संख्या	कैफियत
१	Bus (50 Seater)	• The RHD min 4 cylinder diesel turbocharged bus having min 50 person seating capacity with engine displacement min 3700 cc developing power and torque not less than 75KW and 320 NM @rated rpm respectively with GVW not less than 8000 kg suitable for hilly and rough road operation for Nepal.	१ (एक)	स्वीकृत Technical Specification नेपाल प्रहरीको website www.nepalpolice.gov.np मा हेर्न सकिने छ।

Techninal Specification of Bus (50 Seater)



S. N	Criteria	Requirements	Remarks
1	General	The RHD Bus with metallic /FRP (corrosion resistant) body, must operate within the temperature range (-5 degree centigrade to +55 degree centigrade) and the altitude up to 2000 meter, suitable for hilly and rough road operation for Nepal	
		Seating Capacity Min. 50 Persons including driver.	
2	Engine	Four stroke, Diesel Engine Turbo charged	
		Min. Four cylinders	
		Piston Displacement - Min. 3700 cc	
		Power – Minimum 75 kw@ rated rpm	
		Torque – Minimum 320 Nm @ rated rpm	
		Water cooled	
3	Gauges, Meter & Indicator	a. Fog light	
		b. Accessory meter, indicator gauge & warning buzzers will be highly appreciated	
		c. Original Equipments Manufactures (OEM) Should be supplied	
4	Transmission	Clutch type - Single dry disc/plate.	
		Gearbox: Manual (Min. 5 speed all Synchronesh and one reverse	
5	Brake	Full Dual Air Brake System with Anti lock Brake	
		Front & Rear : Drum brake./Disc brake	
		Suitable Parking Air brake acts on rear wheels.	
6	Steering System	Power Steering	
7	Tyre	STD Size Tyre.	
		Extra Spare wheel with tyre and rim.	
8	Colour	As per Contract	
9	Suspension	Front: Semi elliptical or parabolic multi leaf spring with telescopic shock absorbers.	
		Rear: Semi elliptical or parabolic multi leaf spring with telescopic shock absorbers.	
10	Dimension	Wheel Base: Min. 4300 mm	
		Ground Clearance: Min. 200 mm	
11	Cabin	Insulated roof.	
		Laminated glass windscreen	
		Floor mats	
		Comfortable seat for driver and passengers	
		Sun visor	
		Seat Belts	
		CD, MP3 /USB FM, AM Radio player	
12	Essential Accessories	Fire Extinguisher min. 2 kg	
		Mud flaps front and rear	
		Hydraulic jack with essential tools	
13	Weight & Capabilities	Fuel Tank Capacity: Min. 100 Liters	
		GVW: Min. 8000 Kg	
14	Electrical	Battery: 12 volt / 24 Volt Electrical control System	

S. N	Criteria	Requirements	Remarks
15	Emission Control	Emission standard: The emission standard of the vehicle should be capable of meeting applicable Nepal vehicle mass emission standard which must be certified of Nepal Transport Management	
16	Warranty	Manufacturer shall provide minimum one year warranty after	
17	Manual	One set of workshop repair manual and one set of parts catalogue .	
		Owner's instruction book per unit.	
		All signs and instruction in the equipment shall be in English.	
18	Delivery	As per contract.	